



मेरिङदेन गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
सान्थाक्रा, ताप्लेजुङ  
१ नं. प्रदेश, नेपाल



सिलबन्दी दरभाउपत्र आवाहनको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७६/०२/२४)

यस कार्यालयलाई आ.व. २०७५/७६ मा सम्पन्न गर्ने गरि साकफारा-खाम्लुङ-तेल्लोक्पा-थेभारा-लाक्चुङ-थिङलाबू-थुङथाप हुदै लेचुवा जोड्ने सडकको निम्न खण्डमा ब्याक कटिङ तथा स्तरबृदि सिलबन्दी दरभाउपत्रद्वारा निर्माण गर्नुपर्ने भएको हुँदा सूचनामा उल्लिखित शर्तहरूको अधीनमा रही इजाजत प्राप्त फर्म तथा कम्पनीहरूबाट रीतपूर्वक सिलबन्दी दरभाउपत्र आवाहन गरिएको छ ।

सि.न	ठेक्का नं.	निर्माण काम	अनुमानित लागत रु	बिड जमानत रु	दरभाउपत्र मान्य अवधि	खरिद गर्ने मिति र समय	दर्ता गर्ने अन्तिम मिति र समय	दरभाउपत्र खोल्ने मिति र समय
१	MRDM-SQ-075/76-02	Part 1: Saakfara-khamlung	१७३५६६३/-	४३३९२/-	दरभाउ पत्र दाखिला गर्ने अन्तिम मितिले ४५ दिन	२०७६ आषाढ ५ गते कार्यालय समयभित्र	२०७६ आषाढ ६ गते दिउँसो १२ बजे भित्र	२०७६ आषाढ ६ गते दिउँसो १ बजे
२	MRDM-SQ-075/76-03	Part 2: Danabot –Thebhara (0+000-2+050)	१७२००७२/-	४३००२/-				
३	MRDM-SQ-075/76-04	Part 3: Chainage 2+100-5+000	१७२००३७/-	४३००१/-				
४	MRDM-SQ-075/76-05	Part 4: Chainage 5+050-8+750	१७२०१९४/-	४३००५/-				
५	MRDM-SQ-075/76-06	Part 5: Chainage 8+800-9+500	१६१२२७७/-	४०३०७/-				

- यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात रु. १००० (अक्षरूपी रु. एक हजार, फिर्ता) का दरले यस कार्यालयको आर्थिक प्रशासन शाखामा नगद दस्तुर बुझाई सामान्य प्रशासन शाखाबाट लिन सकिनेछ ।
- निर्माणकर्ताले यस कार्यालयले तयार गरी प्रमाणित गरेको दरभाउपत्र मात्र खरिद गरी दर्ता गर्नुपर्नेछ । साथै निर्माणकर्ताले आफ्नो दरभाउपत्र सिलबन्दी गरी रीतपूर्वक सहीछाप गरी मेरिङदेन गाउँ कार्यपालिकाको कार्यालयको ठेगानामा आपूर्तिकर्ताको नाम तथा ठेगाना स्पष्ट रूपमा उल्लेख गरी दर्ता गर्नुपर्नेछ ।
- माथि उल्लेखित अन्तिम मिति र समय भित्र दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरू सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा माथि उल्लिखित मिति र समयमा (दिनको २:०० बजे) यस कार्यालयमा खोलिनेछ । निर्धारित मितिमा सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन सोही समय र स्थानमा सिलबन्दी दरभाउपत्र खोलिनेछ । दरभाउपत्र खरिद गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट खरिद गरी सोको भोलिपल्ट दर्ता गरी सोही दिनको उल्लिखित समयमा खोलिनेछ । ढिलो गरी प्राप्त भएको वा म्याद नाघी आएका तथा रीत नपुगेका वा कुनै शर्त उल्लेख भई आएका सिलबन्दी दरभाउपत्र फाराम स्वीकार गरिने छैन । साथै प्रतिनिधिहरू उपस्थित नभएमा पनि दरभाउपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
- सिलबन्दी दरभाउपत्र फाराम साथ खरिद गर्ने फर्म, कम्पनी वा संस्थाले आ.व. २०७४/७५ सम्मको कर चुक्ता प्रमाणपत्र, फर्म संस्था वा कम्पनी दर्ता प्रमाण-पत्र (नवीकरण सहित) का प्रमाणपत्रहरूका प्रतिलिपिहरू नोटरी पब्लिकबाट प्रमाणित गराई पेश गर्नु पर्नेछ ।
- सिलबन्दी दरभाउपत्र खरिदकर्ताले सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको, सम्बन्धित पेशा वा व्यवसायमा कुनै सजाय नपाएको साथै सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा नपरेको भनी लिखित कबोल गरेको स्व-घोषणा पत्र अनिवार्य रूपमा सिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।
- सिलबन्दी दाखिला गर्नु अघि सोमा उल्लिखित शर्तहरू, परिमाण र अन्य कुराहरू राम्ररी अध्ययन, अवलोकन गरी दरभाउपत्र भर्न र पेश गर्न अनुरोध गरिन्छ । दरभाउपत्रमा उल्लिखित कुनै कुरा स्पष्ट नभएमा यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ ।
- दरभाउपत्रदाताले कबोल गरेका दर परिवर्तन गर्ने सम्बन्धमा कुनै शर्त राख्न पाइने छैन ।
- दरभाउपत्रदाताले संलग्न परिमाण मूल्य पत्र (Bill of Quantity) मा उल्लिखित प्रत्येक महलमा भर्नुपर्ने स्थानमा स्पष्ट रूपमा भर्नुपर्नेछ ।
- दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- यो सूचनामा उल्लेख हुन छुट्टै भएका कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
- यो सूचना यस कार्यालयको सूचना पाटी तथा वेबसाइट [www.meringdenmun.gov.np](http://www.meringdenmun.gov.np) मा हेर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत